



नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं

प्रकाशन मिति: २०७६/४/१७

M.Sc. in Natural Resources Management and Rural Development विषयको छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त माग सम्बन्धी अत्यन्त जरुरी सूचना

वन विज्ञान अध्ययन संस्थान अन्तर्गत काठमाण्डौं फरेष्ट्री कलेज प्रा.लि.बाट २०७६ सालको लागि M.Sc. in Natural Resources Management and Rural Development विषयमा अध्ययनका लागि दुई (२) सीट छात्रवृत्ति प्राप्त भएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७६।४।१७ को निर्णयानुसार साधारण तर्फ १ सिट र आरक्षण तर्फ महिला १ सिट गरी समूहगत सिट विभाजन भएको हुँदा वन विज्ञान अध्ययन संस्थान, पोखराबाट स्नातकोत्तर तहको भर्नाका लागि लिइएको पछिल्लो प्रवेश परीक्षामा छनौट भई मेरिटलिष्टमा (Merit List) मा नाम समावेश भएका उक्त छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूले मिति २०७६।०४।१९ देखि २०७६।०४।२६ गते सम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहल, काठमाण्डौंमा दरखास्त दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

आरक्षण गरिएको स्थानमा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न समुदायका व्यक्ति उपलब्ध नभएमा नेपाल भित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सोही समुदायका व्यक्तिलाई आरक्षित स्थान प्रदान गरिने छ र नेपाल भित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका व्यक्ति समेत उपलब्ध नभएमा साधारण समूहका व्यक्तिलाई उक्त स्थान प्रदान गरिने छ।

१) दरखास्तको म्याद सम्बन्धी व्यवस्था: मिति २०७६।०४।१९ देखि २०७६।०४।२६ गते सम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहल, काठमाण्डौं दरखास्त दिन सकिने छ। दरखास्त फारम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहल, काठमाण्डौं बाट प्राप्त गर्न सकिने छ।

३) राजस्व सम्बन्धी व्यवस्था: आवेदकहरूले राजस्व वापतको रकम रु १००० एक हजार राष्ट्रिय वाणिज्य बैङ्क ठमेल शाखा वा छात्रवृत्ति शाखा केशरमहल परिसरमा रहको बैक काउन्टरमा दाखिला गरी सो को सक्कल भौचर दरखास्त साथ बुझाउनु पर्नेछ।

४) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू

- ❖ पूर्ण रूपमा भरिएको आवेदन फाराम
- ❖ राजस्व बुझाएको सक्कल भौचर
- ❖ नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- ❖ त्रिभुवन विश्वविद्यालय अन्तर्गतका वन विज्ञान अध्ययन संस्थान पोखराले सञ्चालन गरेको प्रवेश परीक्षाको रोल नम्बर Rank / Merit, विषय,
- ❖ स्नातक तह र १० जोड २+प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript, Character certificate/Original/Provisional certificate को प्रतिलिपि।
- ❖ शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सबै वा कुनै तहको सम्बन्धित बोर्डबाट जारी गरिएको transcript वा मार्कसिटका साथ pass verification certificate/degree provisional certificate/migration certificate का साथ त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रबाट प्रतिशत/ग्रेड खुलाएको पत्र समेत पेश गर्नुपर्ने छ।
- ❖ एसएलसीको मार्कसिटको प्रतिलिपि

❖ नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र

ख आरक्षण समूह तर्फको लागि

(क) SLC उत्तीर्ण गरेको विद्यालय सामुदायिक सरकारी हो भनी शिक्षा विकास तथा समन्वय इकाइ वा स्थानीय सरकारले प्रदान गरेको सिफारिस पत्र

(ख) सम्बन्धित व्यक्ति बसोबास गरेको गा.वि.स./न.पा./उपमहानगरपालिका वा महानगरपालिकाले विपन्नताको कारण खुलाइ छात्रवृत्ति सम्बन्धी नियमवली, २०६० को अनुसूची १अनुरूपको ढाँचामा मिति २०७६ साल साउन १९ गते देखि दरखास्त फाराम भर्ने अन्तिम मिति २०७६।०४।२६ सम्ममा जारी गरेको विपन्नताको सिफारिस पत्र ।

(ग) आरक्षणका लागि पेश गर्नुपर्ने कागजात प्राप्त हुन नआएमा आरक्षण तर्फको दरखास्त अस्वीकृत भई साधारण तर्फ मात्र कायम हुने व्यहोरा जानकारी गराइन्छ ।

६ योग्यताक्रम:

रितपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारहरूको वन विज्ञान अध्ययन संस्थान पोखराले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank/Merit र आरक्षण सम्बन्धी कागज प्रमाण समेतको आधारमा नियमानुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय साधारण तथा आरक्षण समूहको योग्यता क्रम कायम गरिने छ ।

७. विपन्नताको सिफारिसको ढाँचा

अनुसूची-१ख.

(नियम १३क. को)उपनियम (३) सँग सम्बन्धित)

श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

केशरमहल, काठमाडौं

विषय – विपन्नको सिफारिस गरिएको ।

उपरोक्त सम्बन्धमा श्री को नाति/नातिनी श्री को छोरा/छोरी जिल्ला गा.वि.स./न.पा./उ.म.न.पा./म.न.पा. वडा बस्ने वर्ष को श्री/सुश्री/श्रीमती मिति देखि सम्म सामुदायिक विद्यालयमा अध्ययन गरी एस.एल.सी. उत्तीर्ण गरेका विद्यार्थी हुन् । निज कारणले विपन्न भएको देखिदा निजलाई विपन्न व्यक्तिको लागि आरक्षित गरिएको छात्रवृत्तिको स्थानमा उम्मेदवार हुन पाउने व्यवस्था गरिदिनु हुन सिफारिस गरिएको छ ।

सिफारिस गर्नेको, –

सही:

नाम:

पद:

कार्यालय:

मिति:

कार्यालयको छाप: